

सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन पुनः ताकेता

फेसबुक, इन्स्टा, थ्रेड्स, एक्ससहित धेरै प्लेटफर्म अझै दर्ता हुन आएनन्

विजय दमासे
काठमाडौं

फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्ससहित धेरै सामाजिक सञ्जाल प्लेटफर्महरू नेपालको कानूनअनुसार अझै दर्ता हुन नआएपछि तिनलाई नेपालमा दर्ता हुन सरकारले पुनः ताकेता गरेको छ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका अनुसार ९ महीनासम्म प्रतिबन्ध खेपेको टिकटकसहित भाइबर र विटक मात्र हालसम्म आधिकारिक रूपमा मन्त्रालयमा दर्ता भएका छन्। मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै सोमबार दोस्रोपटक सूचना प्रकाशित गरेर दर्तामा आउन ताकेता गरेको हो।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गरी नेपालमै बस्ने सम्पर्क व्यक्ति तोक्नुपर्नेमा अहिले धेरैले त्यस्तो गरेका छैनन्। यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिंकडइनलगायत सामाजिक सञ्जाललाई 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०' को प्रावधानअनुरूप सूचीकृत हुन पटकपटक आग्रह गरेको थियो।

मन्त्रालयको जारी गरेको सूचनामा सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानीसम्बन्धी प्रावधानहरू समावेश छन्। 'यो कदमले अनलाइन प्लेटफर्महरूको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत गर्ने' मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा आफ्नो सेवा प्रदान गर्नुअघि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी र हटाउने प्रक्रिया सुनिश्चित गर्नुपर्ने र प्रयोगकर्ताको गोपनीयता तथा डाटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रावधानहरू समावेश छन्। मन्त्रालयले उक्त निर्देशिका कार्यान्वयनका लागि सम्बद्ध निकायहरूसँग समन्वय गर्ने बताएको छ। सरकारले जारी गरेको निर्देशिकाले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा सम्पर्क कार्यालय, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ।

सामाजिक सञ्जाल कम्पनीले



किन आइतवार राति इन्टरनेटको गति सुस्त ?

आइतवार राति करीब डेढ घण्टा देशभर इन्टरनेटको गति निकै सुस्त भयो। यसले गत वैशाख २० गते सुस्ताएको इन्टरनेटको गतिको सम्झना गरायो। गत वैशाखमा इन्टरनेटमा आएको समस्या ब्यान्डविथ प्रदायक भारतीय कम्पनी एयरटेलले ब्यान्डविथको रकम भुक्तानी नगरेको भन्दै ब्यान्डविथ नै दिन बन्द गर्नुको नतिजा थियो।

तर, आइतवार भारतीय एयरटेल लिमिटेडको उत्तरप्रदेशस्थित फरेन्दा र कोल्हूहीबजार क्षेत्रका २ स्थानमा फाइबर केबल चूडिन गई नेटवर्कमा समस्या उत्पन्न भएको नेपाल टेलिकमले जनाएको छ। त्यसै कारणले गर्दा आइतवार राति ९ बजेर ७ मिनेट देखि १० बजेर ३० मिनेटसम्म उक्त कम्पनीद्वारा प्रदान गरिएको इन्टरनेट सेवामा आंशिक समस्या उत्पन्न भएको

कम्पनीको भनाइ छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले पनि त्यसै भएको अनौपचारिक जानकारी आएको बताए।

यसैबीच, इन्टरनेट सेवाप्रदायकलाई सरकारले अझै विदेशी मुद्रा सटही सुविधा दिएको छैन। लामो समयदेखि सटही सुविधा दिन सिफारिश नहुनुको मुख्य कारण रोयल्टी र आरटीडीएफ (ग्रामीण दूरसञ्चार विकास कोष) दस्तुर तिर्न इन्टरनेट प्रदायकले आलटाल गर्नु नै थियो।

उच्च अदालत, पाटनले उक्त रकम तिर्नुपर्ने फैसला गरेपछि इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले गएको ३० कात्तिक र सुबिसुले करीब १ महीनाअघि जरीवानासहित सम्पूर्ण बक्यौता रकम बुझाइसकेका छन्। त्यस्तो रकम नबुझाएको भन्दै सरकारले सटहीको सुविधा दिएको थिएन।

» बाँकी पृष्ठ ५ मा

नेपालको पर्यटन प्रवर्द्धन, सुरक्षा तथा डिजिटल लिटरेसीको प्रवर्द्धन एवं कन्टेन्ट फिल्टर एवं मोडरेसनका लागि प्रविधिसमेत अँगाल्नुपर्ने मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुर बताउँछन्। उनका अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालको कानूनी दायरामा आउन पटकपटक पत्राचार भएको छ। 'एक्स, फेसबुकसहितका प्लेटफर्महरूलाई पटकपटक पत्र काटिएको थियो। तर, अटेर गरिरहेका छन्,' उनले भने, 'कानून नमान्ने छुट कसैलाई छैन, त्यसैले कानूनी दायरामा आउन पुग्न भनिएको हो।'।

निर्देशिकाअनुसार यस्ता प्लेटफर्महरू

सञ्चार मन्त्रालयमा दर्ता भएपछि प्रत्येक ३ वर्षमा आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ। सरकारले यही माघ १५ मा राष्ट्रियसभामा दर्ता गरेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा पनि यस्ता कम्पनी दर्ता हुनुपर्ने व्यवस्था समेटिएको छ।

संसद्बाट पारित भएर यो विधेयकले कानूनी मान्यता पाएको ३ महीनाभित्र फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाट्सएप, भाइबर, युट्युब, लिंकडइनजस्ता अहिले सञ्चालनमा रहेका प्लेटफर्मले अनुमतिपत्र अनिवार्य रूपमा लिनुपर्नेछ। विधेयकको दफा ९ मा अनुमतिपत्र

यूएसएडको भविष्य अनिश्चित

अभियान संवाददाता
काठमाडौं

अमेरिकी संघीय सरकारलाई चुस्त बनाउने जिम्मा पाएका संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग संस्था यूएसएड बन्द गर्न राजी भएको जानकारी दिए।

त्यसको केही घण्टापछि अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलले समाचार लेख्यो- ट्रम्प प्रशासनले यूएसएडको मुख्यालय बन्द गरेर यूएसएडको लोगो र सहायता कार्यको फोटाहरू मुख्यालयको भित्ताबाट हटाइए। अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार यूएसएडको सामाजिक सञ्जाल अकाउन्ट र वेबसाइट पनि नचल्ने भएका छन्। वेबसाइटको सानो अंश विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) अन्तर्गत राखिएको छ। यूएसएडका कर्मचारीहरूलाई इमेलमार्फत घरै बस्न भनिएको छ। यूएसएडको कार्यालय बन्द गर्नुअघि मस्कले यसलाई आपराधिक संगठन र ट्रम्पले कट्टर पागलहरूद्वारा सञ्चालित संस्था भनेका थिए। ट्रम्पले यसको भविष्यबारे विचार गरिरहेको पनि बताएका थिए।

ट्रम्पले यो संस्था बन्द गर्न चाहेको विषयमा धेरै समाचार र अड्कल काटिएका बेला ट्रम्प प्रशासनले चालेको पछिल्लो कदमले यूएसएडको भविष्य अनिश्चित भएको छ।

यससँगै अमेरिकी सरकारले विश्वभरि दिँदै आएको अवैध डलर सहायताको भविष्य पनि अनिश्चित भएको छ। यूएसएडअन्तर्गत संसारभरि काम गर्ने १० हजार कर्मचारीको भविष्य पनि अन्त्योल्मा परेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

यसअघि ट्रम्प प्रशासनले ३ महिनाका लागि यूएसएडअन्तर्गतका



सहयोग निलम्बनमा राखेको घोषणा गरेको थियो।

अमेरिका नेपालमा सवैभन्दा धेरै आर्थिक सहायता अनुदानमा उपलब्ध गराउने द्विपक्षीय दाता हो। यूएसएड र नेपाल सरकारबीच सन् २०२२ मा भएको ५ वर्षे सम्झौताअनुसार उसले ५ वर्षभित्र नेपालमा ६५ करोड ९० लाख अमेरिकी डलर (९१ अर्ब १० करोड) रूपैयाँ सहयोग गर्ने अनुमान छ, जुन सन् २०२१ को जुलाईसम्म अधिल्ला ५ वर्षमा यूएसएडले नेपालमा गरेको खर्चभन्दा १० करोड डलर बढी हो।

यो अमेरिकी सहयोग संस्थाबाट मूलतः ५ क्षेत्रमा नेपाललाई सहयोग गर्ने लक्ष्य राखिएको छ। शिक्षा, स्वास्थ्य, लोकतन्त्र तथा सुशासन, समावेशी आर्थिक विकास तथा वातावरण र विपत्ति व्यवस्थापन अमेरिकीको प्राथमिकतामा रहेको यूएसएडले बताएको छ।

अर्कोतर्फ एमसीसीको सहायताअन्तर्गत ३१५ किलोमीटर विद्युत् प्रसारण लाइन र पूर्व-पश्चिम राजमार्गको केही भाग स्तरोन्नति हुँदै छ। शुरुआतमा ५० करोड डलर दिने सहमति भए पनि हालै एमसीसी सञ्चालक समितिले थप ५ करोड डलर सहयोग गर्ने घोषणा गरेको छ। एमसीसीको सहयोग के हुने भन्नेबारे ट्रम्प प्रशासनले केही बोलेको देखिएको छैन।

अर्थ मन्त्रालयले यसअघि यूएसएडबाट सञ्चालित ४ परियोजना प्रभावित हुने प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ। सोअनुसार यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट,

यूएसएड एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एडुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड इन्फ्रस्ट्रक्चर प्रोजेक्ट, यूएसएड पोलीसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट प्रभावित हुनेछन्।


यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्टअन्तर्गत २ करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना छ। केन्द्रीय स्वास्थ्य मन्त्रालय, कर्णाली प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय र सोही प्रदेशअन्तर्गत ३ स्थानीय तहलाई स्वास्थ्य सुधारका लागि लगानी गर्ने कार्यक्रम छ।

यो परियोजना सञ्चालन गर्न सन् २०२३ को अप्रिलमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो।

त्यसैगरी, यूएसएड एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट सन् २०२४ को सेप्टेम्बरमा शुरू गरिएको हो। यसअन्तर्गत खाद्य सुरक्षाको अवस्थामा सुधार गर्न २ करोड १० लाख अमेरिकी डलर खर्च्ने योजना छ। सन् २०२४ को मार्चदेखि यूएसएड एडुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट सञ्चालनमा आएको हो। यसअन्तर्गत ८ करोड ५० लाख अमेरिकी डलर खर्चिने घोषणा गरिएको थियो। विद्यालय शिक्षाको गुणस्तर सुधार्ने यो परियोजनाको लक्ष्य हो।

टाइम म्यागजिनको अनलाइन संस्करणमा आएको रिपोर्टअनुसार अमेरिकाले सन् २०२३ मा ६० अर्ब अमेरिकी डलर वैदेशिक सहायता उपलब्ध गराएको थियो, जुन अमेरिकी वनेटको करीब १ प्रतिशत हो।

पुससम्ममा धान/चामल आयात भन्डै दोब्बर



पछिल्लो पाँच वर्षमा नेपालमा धान/चामल आयात			
आर्थिक वर्ष	परिमाण (मेट्रिक टन)	मूल्य (रुपैयाँ)	
२०८१/८२ (पुससम्म)	३ लाख ८१ हजार	१९ अर्ब ९ करोड	
२०८०/८१	४ लाख ९ हजार	२२ अर्ब २३ करोड	
२०७९/८०	७ लाख ९१ हजार	३६ अर्ब ६६ करोड	
२०७८/७९	११ लाख ३० हजार	४७ अर्ब ५७ करोड	
२०७७/७८	१३ लाख ३४ हजार	५० अर्ब ७८ करोड	

स्रोत : भन्सार विभाग

संघका सदस्य विभोर अग्रवालले आर्थिक अभियानलाई बताए। उनका अनुसार यतिबेला हरेक किसिमका चामलमा प्रतिबोरा १५० रुपैयाँसम्मले मूल्य घटेको छ। 'चालू आवको शुरुआतमा हामीले २५ किलो चामलको बोरोलाई औसतमा २ हजार १७५ रुपैयाँले बिक्री गरेका थियौं। तर, अहिले त्यो मूल्य घटेर २

हजार ३५ रुपैयाँमा झरेको छ,' उनले भने। यद्यपि, यसबीचमा उद्योगीले भारतबाट आयात गर्ने धानको मूल्य भने प्रतिविन्टल ४ हजार ४२३ रुपैयाँबाट बढेर ४ हजार ६०० रुपैयाँ पुगेको उनले बताए। साथै अहिले नयाँ उत्पादन भएको धान पनि बजारमा आउँदा त्यसले मूल्य घटाउन सहयोग गरेको अग्रवालको भनाइ छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा यस वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। यो उत्पादन गतवर्षको तुलनामा २ लाख ३१ हजार २४२ मेट्रिक टनले धेरै हो। गतवर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो।

» बाँकी पृष्ठ ५ मा

GI WIRE

SS PIPE

TMT RODS

JASTA PATA

NARAYANI STEELS

नारायणी स्टील्स

पर्सा, नेपाल, सतपर्क : ९८५५०२९७३१, ९८५५०३३५३, ९८५२०२०००८

सहकारीका लागि मापदण्ड र निर्देशन बनाउँदै प्राधिकरण

अभियान संवाददाता

काठमाडौं

राष्ट्रिय सहकारी नियमन
 प्राधिकरणले बचत तथा ऋणको
 मुख्य कारोबार गर्ने सहकारीहरूका
 लागि मापदण्ड तथा निर्देशन
 बनाउने भएको छ । माघ दोस्रो
 साता स्थापना भएको प्राधिकरणले
 बचत तथा ऋण सहकारीहरूको
 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
 अभ्यासको अध्ययन गरी मापदण्ड
 तथा निर्देशन बनाउन लागेको
 हो । यसका लागि प्राधिकरणका
 सञ्चालक तथा नेपाल राष्ट्र बैंकका
 कार्यकारी निर्देशक गुरुप्रसाद
 पौडेलको संयोजकत्वमा समिति
 बनेको छ । समितिमा संघीयार्थ
 सहकारी विभागका रजिष्ट्रार,
 पिताम्बर घिमिरे र भूमि व्यवस्था

ऐनको प्रावधान अनुसार सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड खारेज गरी प्राधिकरण गठन गरेको हो । बोर्डको सञ्चालक समिति खारेज भए पनि कर्मचारीका साथै भौतिक पूर्वाधार भने प्राधिकरणमा सरेको छ ।

सहकारी तथा गरीबी निवारण
मन्त्रालयका उपसचिव टोलराज
उपाध्याय सदस्य छन् ।
राष्ट्र बैंकले पनि पुस
अन्तिममा बचत तथा ऋणको
कारोबार तथा सहकारी संस्थाहरूका
निर्देशन तथा मापदण्डको मस्यौदा
समाजजनिक गरेको छ । राष्ट्र बैंकको
मस्यौदाको आधारमा प्राधिकरणले
पनि मापदण्ड बनाउन लागेको
हो । राष्ट्र बैंकको मापदण्डमा
सहकारीहरूले नियमित प्रकृतिको
बचत मात्र संकलन गर्न सक्ने,
प्राथमिक पूँजी कोषको १५
गुणासम्म बचत संकलन गर्न
सक्यो तथा वित्तीय संस्थाबाट कुल
सम्पत्तिको पाँच प्रतिशतसम्म

बा पूज्यकोषको बढीमा सय
 सत्त्वामसम्म (जुन कम हुन्छ,
 त्यो सीमासम्म) ऋण लिन सक्ने
 प्रावधान राखिएको छ । यस्तै
 मापदण्डमा सहकारीहरूको
 सत्त्वालक समितिको संख्या
 तोक्न पनि प्रस्ताव गरिएको छ,
 सञ्जुसुरा सत्त्वालक समितिमा
 अध्यक्षसहित ५ देखि ७ जना
 सदस्य रहन सक्ने र उपलब्ध
 भएसम्म कम्तीमा ३३ प्रतिशत
 महिला सदस्यको प्रतिनिधित्व
 निश्चित गर्नुपर्ने व्यवस्था छ ।

परिवारको एकभन्दा बढी व्यक्ति एकै अवधिमा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको पदाधिकारीको रूपमा निर्वाचित हुन नपाउने, दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन नसक्ने, एकै

अबधामा एकभन्दा बढी संस्थाको
सञ्चालक वा पदाधिकारी
होइन नपाइने, निर्वाचित हुनुका
लागि प्रचलित कानूनबमोजिमका
कालोसूचीमा नपर्नेको वा कालो
सूचीमा पर्नेको भएमा फुकुवा
भएको मितिले ३ वर्ष पूरा भएको
हुनुपर्ने योग्यता तोकिएको छ ।

प्राधिकरणका अध्यक्ष तथा
सहकारी मन्त्रालयका सचिव
अर्जुनप्रसाद पोखरेल अन्तरराष्ट्रिय
तथा राष्ट्रिय अभ्यास र हाल
सहकारीमा देखिएका समस्या
विश्लेषण गरी मापदण्ड बनाइने
बताउँछन् ।

हाल देशभर ३४ हजार
सहकारी दर्ता भएकाका ४०

प्रतिशतमन्दा बढी बचत
तथा ऋण सहकारीहरू छन्
यसैगरी बहुउद्देश्यीय, कृषिलगायत
विषयगत सहकारी पनि बचत
तथा ऋण कारोबारमा केन्द्रित
छन् । तर, प्राधिकरणले आफूमा

रहेको अधिकार प्रदेश र स्थानीय तहमार्फत पनि कार्यान्वयन गर्न सक्ने व्यवस्था रहेकाले मापदण्ड जारी गरेपछि कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने प्राधिकरणको

तयारी छ । सरकारले हालसम्म प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया भने शुरू गरेको छैन । यसैगरी विज्ञ सदस्यको समेत नियुक्ति हुन सकेको छैन ।

एनको प्रावधान अनुसार

सरकारले राष्ट्रिय सहकारी विकास बोर्ड खारेज गरी प्राधिकरण गठन गरेको हो । बोर्डको सञ्चालक समिति खारेज भए पनि कर्मचारीका साथै भौतिक पूर्वाधार भने प्राधिकरणमा सरेको छ ।


अम्वियान लघुवित्त वित्तीय संस्था लिमिटेड
Amviyan Laghubitta Bittiya Sanstha Ltd.
 नेपाल राष्ट्र बैङ्कबाट 'य' श्रेणीको ईजाजत प्राप्त राष्ट्रियस्तरको कानूनेश्वर भएको संस्था
 केन्द्रीय कार्यालय, पनौती-४, कामेपलाञ्चोक
 फोन नं.: ०११-४४०२०१, ४४०२०२
 E-mail : amviyanlaghubitta@gmail.com
 Website : www.amviyanlaghubitta.com

INTERIM FINANCIAL STATEMENTS

	<i>Amount in NPR</i>	
Assets	This Quarter Ending	Immediate Previous Year Quarter Ending
Cash and cash equivalents	206,005,311	79,792,137
Statutory Balance and due from Nepal Rastra Bank	15,304,847	11,704,845
Placement with Bank and Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loans and advances to MFISs & Cooperatives	-	-
Loans and advances to customers	2,759,679,113	1,912,821,903
Investment securities	-	-
Current tax assets	13,397,742	7,569,703
Investment property	-	-
Property and Equipment	32,479,288	16,911,465
Goodwill and Intangible assets	1,142,488	895,184
Deferred Tax Assets	3,477,700	828,749
Other assets	13,739,409	41,389,115
Total Assets	3,045,225,900	2,071,913,101
Liabilities	-	-
Due to Bank and Financial Institutions	-	-
Due to Nepal Rastra Bank	-	-
Derivative Financial Instrument	-	-
Deposits from customers	295,853,976	227,104,173
Borrowings	2,423,446,974	1,632,492,206
Current Tax Liabilities	-	-
Provisions	-	-
Deferred Tax Liabilities	-	-
Other liabilities	53,891,334	25,777,266
Debt securities issued	-	-
Subordinated Liabilities	-	-
Total Liabilities	2,773,192,284	1,885,373,644
Equity	-	-
Share Capital	250,000,000	250,000,000
Share Premium	-	-
Retained Earnings	(64,987,819)	(128,232,258)
Reserves	87,021,435	64,771,714
Total Equity	272,033,616	186,539,456
Total Liabilities and Equity	3,045,225,900	2,071,913,101

Condensed Statement of Profit or Loss				
For the Quarter Ended 29th Poush 2081				
Amount in NPR				
Particulars	Current Year		Previous Year Corresponding Period	
	This Quarter	Upto this Quarter (YTD)	This Quarter	Upto this Quarter (YTD)
Interest income	85,963,738	162,514,926	(6,497,519)	104,986,771
Interest expense	46,958,569	99,356,914	5,970,322	106,243,897
Net interest income	39,005,169	63,158,013	(12,467,841)	(1,257,127)
Fees and commission income	15,228,533	21,241,441	9,548,961	13,583,015
Fees and commission expense	-	-	-	-
Net fee and commission income	15,228,533	21,241,441	9,548,961	13,583,015
Net interest, fee and commission income	54,233,702	84,399,454	(2,918,880)	12,325,888
Net trading income	-	-	-	-
Other operating income	-	-	-	-
Total operating income	54,233,702	84,399,454	(2,918,880)	12,325,888
Impairment charge/(reversal) for loans and other losses	(14,242,584)	17,389,660	7,686,435	18,587,873
Net operating income	68,476,286	67,009,794	(10,605,315)	(6,261,985)
Operating expense	30,848,178	62,356,675	23,504,984	56,206,693
Personnel expenses	16,502,647	39,067,957	16,199,366	37,002,132
Other Operating expenses	13,517,911	21,182,228	6,480,350	17,587,345
Depreciation and Amortisation	827,620	2,106,490	825,268	1,617,216
Operating Profit	37,628,108	4,653,120	(34,110,299)	(62,468,678)
Non-operating Income	-	-	-	-
Non-operating expense	-	-	-	-
Profit before income tax	37,628,108	4,653,120	(34,110,299)	(62,468,678)
Income tax expense	11,168,333	866,200	-	-
Current tax	-	-	-	-
Deferred Tax	11,168,333	866,200	-	-
Profit for the period	26,459,776	3,786,920	(34,110,299)	(62,468,678)

Condensed Statement of Comprehensive Income For the Quarter Ended 29th Poush 2081				
Particulars	Current Year		Previous Year Corresponding Period	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter (YTD)
Profit for the period	26,459,776	3,786,920	(34,110,299)	(62,468,678)
Other Comprehensive Income			-	
Total Comprehensive Income	26,459,776	3,786,920	(34,110,299)	(62,468,678)
Basic Earnings Per Share (Annualized)	42.34	3.03	(54.58)	(49.97)
Diluted Earnings per Share	42.34	3.03	(54.58)	(49.97)

Ratios as per NRB Directive				
Particulars	Current Year		Previous Year Corresponding Period	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter (YTD)
Capital Fund to RWA	10.51%	10.51%	9.97%	9.97%
Non-Performing Loan (NPL) to total Loan	4.14%	4.14%	7.17%	7.17%
Total loan loss provision to Total NPL	52.76%	52.76%	39.84%	39.84%
Cost of funds	8.25%	9.22%	8.32%	8.32%
Credit to Deposits and Borrowing Ratio	99.03%	99.03%	102.86%	102.86%
Base rate	13.59%	15.05%	13.64%	13.64%
Interest Rate Spread	6.89%	5.95%	6.78%	6.78%

Statement of Distributable Profit or Loss		
Particulars	This Quarter Ending	Immediate Previous Year Quarter Ending
Net Profit/(Loss) as per statement of Profit or Loss	3,786,920	(62,468,678)
<u>Appropriations:</u>	833,122	-
a. General Reserve	757,384	-
b. Foreign Exchange Fluctuation reserve	-	-
c. Capital redemption reserve	-	-
d. Corporate social responsibility fund	37,869	-
e. Employees training fund	-	-
f. Client protection fund	37,869	-
g. Other	-	-
Regulatory Adjustment	(18,571,228)	(9,786,684)
a. Interest receivable (-)/previous accrued interest received (+)	(19,437,428)	(9,786,684)
b. short loan loss provision in accounts (-)/reversal (+)	-	-
c. short provision for possible losses on investment (-)/reversal (+)	-	-
d. short loan loss provision on Non-Banking Assets (-)/reversal (+)	-	-
e. Deferred tax assets recognised (-)/ reversal (+)	866,200	-
f. Goodwill recognised (-)/ impairment of Goodwill (+)	-	-
g. Bargain purchase gain recognised (-)/reversal (+)	-	-
h. Actuarial loss recognised (-)/reversal (+)	-	-
i. Other	-	-
Net Profit for the Qtr. end 29th Poush 2081 available for distribution	(15,617,431)	(72,255,363)
Opening Retained Earning as on Shrawan 1	(49,370,388)	(55,976,895)
Adjustment (+/-)	-	-
<u>Distribution:</u>		
Bonus Shares Issued	-	-
Cash Dividend Paid	-	-
Total Distributable Profit or (loss) on Qtr. End date	(64,987,819)	(128,232,258)
Annualised Distributable Profit/Loss per share	(32.24)	(80.20)
Notes:		
1. Above financial statements are prepared in accordance with Nepal Financial Reporting Standards (NFRS).		
2. Interest Income of the NPA accounts has been recognized on cash basis. The Microfinance has not factored fees and points paid or received on loans and advances in the application of effective interest rate. These have been recognized directly in the Statement of Profit or Loss. Loan and advances are stated at net of impairment charge and included interest receivable on loan.		
3. Microfinance has assessed and measured impairment on loan and advances under rules prescribed by Nepal Rastra Bank. It is expected that impairment under NRB rules will be higher than impairment under ECL.		
4. Above figures may vary upon otherwise direction made by Statutory auditor and Regulators.		
5. Figures has been regrouped/rearranged/restated wherever necessary.		
6. The cost of funds and base rate are calculated as per NRB's prescribed method, using three months' data for the current quarter and six months' data for the year-to-date.		
7. The detailed interim financial statements has been uploaded in the website www.avijanlaghubitta.com .		
Interest Rate		
1. Saving 7.5% - 8%	2. Loan and Advance 15%	

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को
अनुसूची १४ (नियम २६ को उपनियम (१) सँग सम्बन्धि)
आ.ब. २०८१/२०८२ को दोश्रो त्रैमासिक विवरण

9. प्रमुख वित्तीय विवरण :

क. **वित्तीय संस्थाको दोश्रो त्रैमासिक अवधिसम्मको वासलात तथा नाफानोक्सान हिसाब सम्बन्धी विवरण :**
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (वित्तीय संस्था) को आ.व. २०८१/२०८२ को दोश्रो त्रैमासिक अवधिको अपरिष्कृत (**Unaudited**) वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसैसाथ प्रकाशित गरिएको छ ।

ख. प्रमुख वित्तीय अनुपातहरु :

प्रति शेयर आम्दानी (वार्षिक)	मुख्य आम्दानी अनुपात (राणा)	प्रति शेयर नेटवर्थ	प्रतिशेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
३.०३	३२८.७४	१०८.८१	१,२१८.०९	६९.६३

२. व्यवस्थापकिय विश्लेषण :

(क) वैसाविक अधिमा वित्तीय संस्थाको मौज्जात, आध्यामी र तल्लतामा कर्जा पहुँचनत भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण : शैका २१ वटा जिल्लाहरूमा वित्तीय संस्थाका ७० वटा शाखा वचतत ३८.२९ जना सदस्य तथा १११,०१९ जना कृषी रहेका छन् । यस अवधिमासम्मा क.२९.५८ करोड वचत संकलन भएको र क.२६.२४ करोड कर्जा लगानीमा रहीरहेको छ । जिल्ला वित्तीय संस्थाको शाखा संख्या अनुसार व्यवसाय विस्तार कम भएको दुवो दोश्रो नैमासको अधिमा काजिता म.२९.७४ करोड र वचतमा म.४.९९ करोड यसबाट छ फलस्वरूप आध्यामीना पनि सुधार भएको छ । यस अधिमा अधिविकरण कर्जाको कमलाई व्यवस्थापन गर्दा तल्लता अनुपात बढि वैशिको छ । उचित व्यवस्थापन तथा उपयुक्त श्रोतसाधानको सहित तल्लते प्रयोग गर्दै विपन्न वर्गका कृषीहरूको आवश्यकता पुरा गर्दै आध्यामीना सुधार गर्न वित्तीय संस्था प्रत्यक्षीत रहेको छ ।

(ख) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्युत्स्थापनको विशेषणमात्त्व विवरण : आगामी विनमा सदस्य विस्तारका रणनीतिमासहित जोतिया पहुँच पुगेका प्राथमिक क्षेत्रहरुमा अथवा प्रभावकारी रुपमा सेवा तथा सुविधाको विस्तार गर्न लक्ष्य रहेको छ । वित्तीय संस्थाले सामान्यको भन्दा अगिभन्दा, उर्मासहित विकास र व्यावसायिक विस्तार गर्न व्यावसायिक साधनता कार्यकहरु नै आइरहेको छ । यस आ.व.मा वित्तीय संस्थाले कार्यक्रम विस्तार र गुणस्तर दुवै पक्षलाई साधन साथै लैजान नै लिने लागेको छ । आगामी अवधिमा पनि प्रभावकारीरूपमा व्यावसायिक उपलब्धी हासिल गर्न वित्तीय संस्था प्रयत्नशील रहने छ ।

(ग) विगतको अनुभवबाट सांगठित संस्थाको मौज्जात, नाफा वा नानद प्रवाहमा तात्त्विक अवर पान सक्ने घटना अवस्था आदि भ्रममा सो सम्बन्धी विश्लेषणात्मक विवरण : लघुवित्त क्षेत्रमा परेको आर्थिक तथा सामाजिक प्रभावको कारणले गर्दा लघुवित्त कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्न वित्तीय संस्थाले थप मेहनत गर्नुपर्ने छ। वित्तीय संस्थाले सम्भावित जोखिमलाई ध्यानमा राखेर शाखा संख्या अनुसार अनुसार सेवाग्राही तथा कारोवार एकम बढि गर्नुपर्ने देखिन्छ। सम्भावित जोखिम प्रति व्यवस्थापन सजग रहेको छ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

(क) यस अवधिमा वित्तीय सस्थाले कसै विरुद्ध मुद्दा दायर गरेको छैन र वित्तीय सस्थाको विरुद्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त भएको छैन ।

(ख) यस अवधिमा वित्तीय संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालक विरुद्धमा प्रचलित अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी छैन ।

(ग) यस अवधिमा कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको कुनै जानकारी छैन ।

(क) धितोपत्र विनिमय बजारको खुला बजार कारोवारबाट वित्तीय संस्थाको शेयरको बजारमूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी छैन ।

(ख) नेपाल स्टक एक्सचेन्जको वेबसाइट अनुसार यस त्रयमास अवधिको शेयर कारोबार विवरणः

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार भएको कुल दिन	कारोबार संख्या	शेयर संख्या
११८०	८८२	९९६.१०	५५	७०५५	६,३२,६९३

५. समस्या तथा चुनौती :

द्वितीय सस्थाभां क्षत्र कमचारोगलाई टिकाई रहलर बहदां सञ्चालन लागत आएका कारण कार्यक्रम विस्तार तथा कर्जाको गुणस्तर बढि गर्न चुनौती रहेको छ। सम्पूर्ण क्षेत्रमा छापेको आर्थिक मन्दिका कारण केहि सदस्य र श्रृण्णहलेले समयमा वचत, कर्जाको किस्ता भुक्तानि नगर्नातन सकिरहेका छैनन भने लघुवित्त विरुद्धा गतिविधिले गर्दा केहि सेवाराहा अलमलमा परेर कर्जाको किस्ता नगर्नातन तिनै सदस्यो छैनन ।

व्यवस्थापनको रणनीति :

उल्लेखित ज्ञानोतीहकको सामाना गन व्यस्थापनले कम्प्यानी तालिम सञ्चालन गरी क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी ढंगले जनशक्ति व्यवस्थापन गर्ने, प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने, खर्चमा भित्तव्यता अपनाउने छ। वित्तीय परिणत्वबाट टाढा रहेका ग्रामीण तथा विपन्न घरधनीहरूमा वित्तीय सेवा पुर्याउने, केन्द्र व्यस्थापनलाई उच्च महत्व दिई गुणस्तर कायम गर्ने, निम्नै बूढी तथा परिचालनलाई विशेष महत्व दिने, सेवाग्राहीको हितलाई मध्यनजर गरी वित्तीय कारोवार तथा अन्य कार्यक्रम सञ्चालन गर्ने, ग्राहक सदस्यको सन्तुष्टिको स्तर वृद्धिका साथै वित्तीय संस्थाको मुनाफा सुनिश्चित गर्ने व्यवस्थापनको रणनीति रहेको छ।

६. संस्थागत सुशासन :

द्वितीय सस्थाको सुशासन कायम गर्न सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी सेवासुविधा समिति, जाँचम व्यवस्थापन समिति, सम्पत्ति शुद्धिकरण अनुगमन समिति लगायतका समितिहरुका साथै व्यवस्थापन तहका पदपूर्ति समिति, आर्थिक निवेदन समिति, खरिद समिति आदि सजग रहेका छन् । प्रचलित कानूनको पालना गर्दै द्वितीय सस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउन व्यवस्थापनले यथोचित काम गर्न चालेको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगतरूपमा उत्तर दायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जानकारीकुम्हम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

प्राइभेट इक्विटी र स्टक ब्रोकर कम्पनीमा लगानी गर्दै प्रभु केबलकार

अभियान संवाददाता

काठमाडौं

प्रभु गुपट्टारा स्थापित प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, शेयर ब्रोकर कम्पनी, कम्पनीको पोर्टफोलियो म्यानेजमेन्ट र एसआईपीका लागि प्रस्ताव आह्वान गरेको छ। कम्पनीले आफ्नो लगानीलाई विविधीकरण गर्न केबलकार, जलविद्युत, होटल र पर्यटनमा मात्र नभई अन्य



सम्भावित उच्च प्रतिफल दिने क्षेत्रमा समेत लगानी विस्तार गर्ने लागेको कम्पनीका कार्यकारी अध्यक्ष भोजकुमार खड्काले जानकारी दिए । कम्पनीले शेयर

ब्रोकरको हिस्सेदारी खरीद गरी काम समेत गर्ने इच्छा राखेको बताइएको छ । नेपाल धितोपत्र बोर्डबाट शेयर कारोबार गर्न स्वीकृति लिएका १०० शेयर दलाल कम्पनीमध्ये

केही ब्रोकर कम्पनीले पूँजी पुर्‍याउन नसकिरहेको बेला यस कम्पनीले त्यस्ता शेयर ब्रोकर कम्पनीमा लगानी गर्न लागेको हो ।

लगानी विविधीकरण गर्दा शेयरधनीले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सक्ने देखिएकाले यस्तो निर्णय गरिएको अध्यक्ष खड्काले जानकारी दिए । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न कुमारी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले निकट भविष्यमा हकप्रद शेयर विक्रीबाट बचेको केही शेयर लिलाम बढाबढ गरी विक्री गर्न लागेको बताएको छ । कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म रु. ८ करोड ५० लाखभन्दा बढी आम्दानी गरेको बताइएको छ । कम्पनीले लगानी गरेको सिद्धार्थ केबलकार परियोजना गत भदौदेखि सञ्चालनमा छ ।



तस्वीर : रासस

चीनको राजधानी पेकिङमा पर्ने 'टेम्पल अफ हेभन'मा चिनियाँ नयाँ वर्षको अवसरमा शनिवार आयोजित लाइटनि प्रदर्शनी अवलोकनका लागि जम्मा भएका नागरिक तथा पर्यटकहरू । यो मन्दिर १५औँ शताब्दीमा मिङ वंश (१३६८-१६४४)का सम्राट्हरूले बनाएका थिए । १९९८ मा युनेस्कोले यसलाई विश्वसम्पदा सूचीमा समावेश गरेको थियो ।

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक

जनकपुरमा सर्टिफिकेट कोर्स शुरू

जनकपुर (अस) । नबिल बैंक लिमिटेडले जनकपुरको मोनारिस्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कूलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई 'सर्टिफिकेट कोर्स' शुरू गरेको छ । शनिवार आयोजित एक कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह, नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल लगायतको उपस्थितिमा कोर्सको शुरुआत गरिएको हो । बैंकका अनुसार उक्त कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् ।

कोर्सको शुरुआत गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले शुरू गरेको उक्त प्रयासको प्रशंसा गरे । नेपाल राष्ट्र बैंकका निर्देशक



डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुरू गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको बताए । नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक

नाफामा मात्रै नभई दिगो नतीजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे । साथै स्टार्टअप सुरुआत गर्न चाहने र शुरुआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम शुरू गरेको उनको भनाइ थियो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले आयोजना गरेको उक्त कार्यक्रममा सघाउन आफूहरू तयार रहेको बताए । मोनारिस्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कूलका प्रबन्ध निर्देशक सोनुकुमार साहले नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यस प्रकारको कार्यक्रमले युवालाई देशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउने प्रतिक्रिया दिए ।

नबिल बैंकले समाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव-उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दै आएको छ । कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला विहारी नगरपालिका र पिरारी कालिका १२ महिला र १३ पुरुष सहभागी छन्, जसमध्ये तीनजनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्‍याएका छन् । साथै पाँचजना थोक बजार, अचार, विद्युतीय सेवा, गढा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुईजनाले खुद्रा व्यापार, एकजनाले जैविक ताजा फलखेतीमार्फत उद्यम शुरू गरिसकेका छन् ।

तीनमहीने सर्टिफिकेट कोर्सअन्तर्गत १४ दिन 'एक्सन-वेस्ट' तालीम प्रदान गरिने बैंकले बताएको छ । उक्त तालीममा सहभागीले आफ्नो उत्पादनको प्रवर्द्धन, बजारीकरणलगायत विषयमा प्रशिक्षण लिनेछन् । कोर्समा क्षेत्रीय तथा राष्ट्रिय स्तरमा अनुभवप्राप्त उद्यमी तथा प्रशिक्षकसँग अनुभव आदानप्रदान र स्थलगत भ्रमण पनि समावेश गरिएको छ ।

महासंघ, कोशीको भवन शिलान्यास

विराटनगर (अस) । चार करोड रूपैयाँ लागतमा निर्माण सम्पन्न हुनेगरी नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको भवनको शिलान्यास गरिएको छ । विराटनगर महानगरपालिकासँग सीमा जोडिएको बुढिगंगा गाउँपालिकाको वडा नं. २ स्थित टर्किस्मिनवारी चोकदेखि १ किलोमिटर पश्चिमको दूरीमा निर्माण हुने उक्त भवनको सोमवार शिलान्यास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, महासंघका पूर्व केन्द्रीय अध्यक्ष चण्डीराज ढकाल र महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भवनको शिलान्यास गरेका हुन् ।

२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने अढाई तले भवनको अनुमानित लागत चार करोडभन्दा बढी रहेको छ । भवन निर्माणका लागि महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष राउतले शिलान्यास समारोहमा महासंघ, कोशी प्रदेश समितिका सचिवालयका कार्यकारी निर्देशक राधाभरण भण्डारी (श्याम)लाई २१ लाख रूपैयाँको चेक हस्तान्तरण गरे । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश समितिको सातौँ प्रदेशसभा तथा भवन शिलान्यास समारोहमा उद्योग र व्यवसायीहरूले ९० लाख रूपैयाँ सहयोग प्रदान गरेका छन् । अध्यक्ष राउतले आफ्नो तीनवर्षे कार्यकालको दुई वर्ष पूरा भइसकेको र बाँकी एक वर्षभित्र महासंघ, कोशी प्रदेशको भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मिलेनियम बचत तथा ऋण सहकारी संस्था			
ल.पु.म.पा. वडा नं. १२, लगनखेल			
धितो लिलाम सम्बन्धीत ३५ दिने सार्वजनिक सूचना			
(प्रकाशित मिति: २०८१/१०/२२)			
यस सहकारी संस्थाबाट ऋण लिनु भएका तपसिलमा उल्लेखित ऋणहरूले कर्जा लिदा गरिदिएको लिखत र ऋण स्वीकृतिपत्रको शर्तमा तोकिए बमोजिम बुझाउनु पर्ने साँवा, ब्याज, किस्ता र हर्जनाको रकम नतिरेको हुदा तपाईंहरु को नाममा पटक, पटक संस्थाको तर्फबाट मौखिक तथा लिखित तरताकेता एवं राष्ट्रिय स्तरको दैनिक पत्रिका आर्थिक अभियानमा सूचना प्रकाशित गर्दा समेत कर्जा चुक्ता गर्न तर्फ कुनै सोच नदेखाएकोहुदा धितो लिलाम सम्बन्धी यो सार्वजनिक सूचना जारी गरिएको छ । उक्त कर्जा र सो मा लाग्ने साँवा, ब्याज हर्जना रकम तथा लिलाम हुने मिति सम्मको अन्य दस्तुर समेत आजको मितिले ३५ दिन भित्र सम्बन्धीत ऋणी स्वयं वा प्रतिनिधि मार्फत चुक्ता गर्न आउनुहोला । अन्यथा सहकारी ऐन २०७४ एवं सहकारी नियमावली २०७४ र अन्य प्रचलित कानुन बमोजिम संस्थाको लेना रकम असुल उपर गर्नको लागि सुरक्षण वापत लेखिदिएको तपसिल बमोजिम यस संस्थाको नाममा धितो दृष्टि बन्धक रहेको अचल सम्पत्ति (धितो) जे जस्तो अवस्थामा छ सोही अवस्थामा यो सूचना प्रकाशित भएको मितिले ३६ औँ दिनमा वा सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन संस्थाको कार्यालय लगनखेलमा लिलाम हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । लिलाम हुदा संस्थाको लेना रकम नपुग भएमा ऋणी तथा व्याक्तिगत जमानीकर्ताको अन्य चल अचल जायजेथा श्रीसम्पत्ती वाट बाकी लेना रकम असुल उपर गरिने छ । लिलाम सकार गर्ने व्यक्ति फर्म वा कम्पनीले लिलाम सकार गर्दा लिलाम कबुल गरेको मूल्यको १०% रकम सोहि वखतमा धरौटी वापत बुझाउनु पर्नेछ र बाँकी रकम ७ दिन भित्रमा चुत्ता गर्नु पर्नेछ । बाँकी रकम ७ दिन भित्र चुत्ता नगरे उक्त धरौटी रकम जफत गरिनेछ । धितो लिलाम प्रक्यामा कोही पनि सहभागी नभएमा संस्था आफैले उक्त धितो सकार गरी सम्बन्धीत कार्यालय मार्फत दाखिला खारेज गरिने व्यवहोरा जानकारी गराइन्छ । धितो लिलाम सकार हुदा हाम्रो सम्पत्ती कम मुल्यमा वा यथोचित मूल्याडकन नगरी लिलाम सकार गरी लियो भनी कही कैले उजुर वाजुर गर्न पाउने छैन भन्ने व्यहोरा समेत सम्बन्धीत सबैलाई यो सूचना वाट जानकारी गराइन्छ ।			
तपसिल :			
ऋणी तथा व्यक्तिगत धन जमानीवालाको नाम, थर ठेगाना :			
क्र.सं.	ऋणी	फोटो	व्यक्तिगत धन जमानीकर्ता
१	नाम : त्रैलोक्यराज शाक्य बाजेको नाम: अष्टराज शाक्य बाबुको नाम: लोकराज शाक्य ना.प्र.नं.१३६२२ जारी मिति: २०४२/०५/१३ जि.प्र.का.ल.पु. ठेगाना: ल.पु.उ.न.पा. वडा नं.३ हाल ल.पु.म.न.पा. वडा नं. ३ पुल्चोक धितोको विवरण : ल.पु.म.न.पा. वडा नं.३ कि.नं. ४६२ खण्ड(घ) क्षेत्रफल ०-०-२-० घर-जग्गा		नाम : हेरा लक्ष्मी शाक्य बाबुको नाम: हेरा बहादुर शाक्य पतिको नाम: त्रैलोक्यराज शाक्य ना.प्र.नं. २/२३२ जारी मिति: २०४४ जि.प्र.का.ल.पु. ठेगाना: ल.पु.म.न.पा. वडा नं. ३, पुल्चोक नाम : सचिन शाक्य बाबुको नाम : हेरा बहादुर शाक्य श्रीमतीको नाम : प्रमिला शाक्य बाजेको नाम: बुद्धिमान शाक्य ना.प्र.नं. ८७४६३ जारी मिति २०५४/०३/२५ जि.का.ल.पु. ठेगाना : ल.पु.म.न.पा.वडा नं.१२,ह:का
२	नाम : रमेश खड्का बाजे : गणेश बहादुर खड्का बाबु : युद्ध बहादुर खड्का ना.प्र.नं. ११५०८ जारी मिति २०५९/०३/२८ जि.का.ल.पु. ठेगाना : ल.पु.जि.ल.पु.म.न.पा. वडा नं. ४ नाम : मैया खड्का ससुराको नाम : गणेश बहादुर खड्का पतिको नाम : युद्ध बहादुर खड्का बाबुको नाम : डोर विक्रम भण्डारी ना.प्र.नं. १/१२७६ जारी मिति : २०४५/०२/३१ जि.प्र.का.ल.पु. ठेगाना : ल.पु.जि.ल.पु.म.न.पा. वडा नं. ४ धितोको विवरण : ल.पु.म.न.पा.वडा नं. ४(ज) कि.नं. २१७५ क्षेत्रफल ०-५-२-२ घर-जग्गा		नाम : सावित्री खड्का ससुराको नाम: युद्ध बहादुर खड्का बाबुको नाम: प्रेम सिंह सुयल पतिको नाम: रमेश खड्का ना.प्र.नं. २८-०१-०६६-०२९६७ जारी मिति: २०६६/०४/३० जि.प्र.का.ल.पु. ठेगाना: ल.पु.जि.ल.पु.म.न.पा. वडा नं. ४ नाम : कृष्ण सिंह सुयल बाजेको नाम: युद्ध बहादुर सुयल बाबुको नाम: प्रेम सिंह सुयल ना.प्र.नं.५९९१/०४६ जारी मिति: २०५६/०५/१३ जि.का.चितवन ठेगाना: चितवन जिल्ला गुञ्जनगर वडा नं.५ नाम : कल्याणी वागिया क्षेत्री बाजेको नाम: गणेश महत बाबुको नाम: शरण कुमार महत ना.प्र.नं.२३८६३ जारी मिति: २०६२/०७/०६ जि.प्र.का.ल.पु. ठेगाना: ल.पु.म.न.पा. वडा नं. ४, पट्टिपा
३	नाम : अप्सरा धिमिरे बाजेको नाम : टम प्रसाद धिमिरे बाबुको नाम : हरि प्रसाद धिमिरे पतिको नाम : रमेश प्रसाद कोईराला ना.प्र.नं. : ३३३५६/७६० जारी मिति: २०६१/११/२७ जि.प्र.का.ल.पु. ठेगाना : ल.पु.जि. गोदावरी न.पा. वडा नं.११ हाल ल.पु.म.न.पा. वडा नं. १३ धितोको विवरण : ल.पु.उ.म.न.पा. वडा नं. ४ (४त) किता नं. ५८७ क्षेत्रफल ०-३-०-२ जग्गा हाल वडा नं. १३		नाम : रमेश प्रसाद कोईराला बाबुबो नाम : ऋषिराम कोईराला ठेगाना : हाल ल.पु.म.न.पा. वडा नं. १३ नाम : श्रीमती अप्सरा धिमिरे ना.प्र.नं. : ३३३५६/७६० जारी मिति : २०६१/११/२७ जि.प्र.का.ल.पु. ठेगाना: ल.पु.म.न.पा. वडा नं.१३
४	नाम : मिना बर्मा थापा ससुराको नाम : रामजी बाबु थापा बाबुको नाम : बल बहादुर क्षेत्री पतिको नाम : अर्जुन थापा ना.प्र.नं. ३९६९१०१३१ जारी मिति : २०४५/०१/०९ जि.प्र.का. धनुषा ठेगाना: धनुषा जिल्ला, जनकपुर -४ घरभई हाल का.जि.का.म.न.पा. वडा नं. ९, काठमाण्डौ धितोको विवरण : का.जि.का.न.पा. वडा नं. ९, काठमाण्डौ सिट नं. ११०७-१२ किता नं. २०७ क्षेत्रफल ०-३-३-२ घर जग्गा		नाम : अर्जुन थापा बाजेको नाम : लाल बहादुर थापा बाबुको नाम : रामजी बाबु थापा श्रीमतीको नाम : मिना बर्मा थापा ना.प्र.नं. ६ जारी मिति २०४६/०५/१५ जि.प्र.का. काठमाडौं ठेगाना : का.जि.का.म.न.पा. वडा नं.९ नाम : अभिषेक जंग थापा बाजे : रामजी बाबु थापा बाबु : अर्जुन थापा ना.प्र.नं. २७-०१-७४-१२७४४ जारी मिति : २०७७/०९/१८ जि.का.काठमाडौं ठेगाना : का.जि.का.म.न.पा. वडा नं. ९, काठमाडौं

लिलाम गरिने मिति: २०८१/११/२७ गते मंगलवार
समय : दिनको ११:००-बैँखि ४:०० बजेसम्म
स्थान : संस्थाको कार्यालय,
मिलेनियम बचत तथा ऋण सहकारी संस्था लि.,
लगनखेल, ललितपुर वडा नं. १२, फोन नं. ०१-४४५३४४

तथ्यांकोवाच			
मोबाइल फोनको विश्व आयात बजार ३ खर्ब ५० अर्ब अमेरिकी डलर			
काठमाडौं (अस) । वर्तमान युगको अत्यावश्यक वस्तुका रूपमा परिचित मोबाइल फोनको विश्व आयात बजार ३ खर्ब ५० अर्ब अमेरिकी डलर बराबर रहेको छ । विश्व बजारमा			
आयातकर्ता मुलुकहरू	मूल्य अर्ब अमेरिकी डलर	सन्तुलन	विश्व आयातमा हिस्सा (प्रतिशत)
विश्व	३४९.६४		१००
संयुक्त राज्य अमेरिका	६०.७४	-४८.५९	१७.४
हङकङ, चीन	३७.५७	-९.६०	१०.७
संयुक्त अरब इमिरेट्स	३७.१०	-११.२१	१०.६
जापान	१७.९२	-१७.५७	५.१
जर्मनी	१३.३५	-९.९३	३.८
संयुक्त अधिराज्य	११.४०	-९.८५	३.३
चेक गणराज्य	११.३१	-०.३४	३.२
भेल्सिको	१०.८९	-१०.२९	३.१
नेदरल्याण्ड्स	७.४७	-३.०९	२.१
इटाली	६.९४	-३.६६	२
चीन	६.९३	१३७.११	२
भ्यानडा	६.९१	-६.५५	२
फ्रान्स	६.६६	-५.९३	१.९
स्लोभाकिया	५.९०	-१.५६	१.७
रूसी संघ	५.८७	-५.८५	१.७
साउदी अरेबिया	५.४९	-२.८८	१.६
स्पेन	५.०४	-४.११	१.४
सिंगापुर	४.८६	-०.८१	१.४
क्यागतज प्यचभव	४.८५	०.१७	१.४
अष्ट्रेलिया	४.४४	-३.८३	१.३
भियतनाम	४.३६	२४.६७	१.२
थाइल्याण्ड	४.२४	-३.४६	१.२
इराक	३.७७	-३.७७	१.१
ताइपेई, चिनियाँ	३.४२	-२.७२	१
स्वीडेन	३.११	-०.९७	०.९
इरान	२.८७	-२.८७	०.८
टर्की	२.५४	-२.५१	०.७
बेल्जियम	२.४७	-१.३७	०.७
मलेसिया	२.४१	-१.९३	०.७
इन्डोनेसिया	२.०७	-१.७१	०.६
हंगेरी	१.८९	-०.४५	०.५
अस्ट्रिया	१.८०	-१.१७	०.५
दक्षिण अफ्रिका	१.७६	-१.६७	०.५
पराग्वे	१.७४	-१.७३	०.५
स्विट्जरल्याण्ड	१.६३	-१.५४	०.५
कोलम्बिया	१.६२	-१.६१	०.५
रोमानिया	१.४९	-१.२८	०.४
चिली	१.४६	-१.४३	०.४
भारत	१.४४	१२.८७	०.४
इजरायल	१.२८	-१.१७	०.४
कुवेत	१.२५	-१.१७	०.४
काजाकिस्तान	१.२०	-०.९१	०.३
डेनमार्क	१.१६	-०.९३	०.३

ओत : आइटिस्टी